



# राक्षिसराङ्ग गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यालय

चैनपुर, मकवानपुर  
बागमती प्रदेश, नेपाल

### नागरिक बडापत्र २०७८

| क्र.स. | सेवा सुविधाको नाम                    | सेवा सुविधा लिन, अनुमति, स्वीकृत प्राप्त गर्न आवश्यक पर्ने कागजात  | सेवा सुविधा र अनुमति, स्वीकृति प्राप्त गर्न आवश्यक प्रक्रिया   | लाग्ने दस्तुर   | जिम्मवार अधिकारी र लाग्ने समय   | गुनासो सुन्ने अधिकारी |
|--------|--------------------------------------|--|--|---|---|-----------------------|
| १      | संस्थागत विद्यालय<br>संचालन स्वीकृति | <ul style="list-style-type: none"><li>- गाउँपालिकाको शिक्षा नियमावलीको अनुसूची १ बमोजिम विद्यालय खोल्ने अनुमतिको लागि निवेदन</li><li>- गुठि अन्तर्गत विद्यालय संचालन गर्ने भए शैक्षिक गुठीको विधानको प्रतिलिपि</li><li>- जग्गा वा भवन भाडामा लिने भए कम्तिमा ५ वर्ष सम्मको लागि घर वा जग्गा धनीले बहालमा दिने सम्बन्धमा भएको कवलियतनामा सम्बन्ध पत्र</li><li>- प्रस्तावित विद्यालयको क्षेत्रको शैक्षिक नक्सा</li><li>- सम्बन्धित वडा समितिको सिफारिस</li></ul> | <ul style="list-style-type: none"><li>- निवेदन सहित तोकिएको कागजात हरु पेश गर्ने</li><li>- स्थलगत जाँचबुझ पछी प्राप्त प्रतिवेदनको आधारमा शिक्षा समितिको सिफारिसमा गाउँ कार्यपालिकाको निर्णय बमोजिम गाउँसभामा अनुमति स्वीकृतिको लागि पेश हुने</li></ul> | <p>निम्नानुसारको धरौटी<br/>जम्मा गर्नु पर्ने:</p> <ul style="list-style-type: none"><li>-आधारभूत विद्यालय : रु.२,५०,०००/-</li><li>-माध्यमिक विद्यालय : रु.५००,०००/-<br/>(संघिय कानूनको मापदण्ड बमोजिम गुरुकुल, आश्रम, मदरसा, गुम्बा वा गोन्पा समेतका सामाजिक, परोपकारी वा कल्याणकारी संस्थाले संचालन गर्ने विद्यालयहरूको लागि धरौटी राख्नु पर्ने छैन)</li></ul> | <ul style="list-style-type: none"><li>- शिक्षा अधिकृत</li><li>- प्रमुख प्रशासकीय अधिकृत</li></ul> <p>लाग्ने समय :</p> <ul style="list-style-type: none"><li>- आगामी गाउँ सभा हुने समयसम्म</li></ul> | -गाउँपालिका अध्यक्ष   |

| क्र.सं. | सेवा सुविधाको नाम                        | सेवा सुविधा लिन, अनुमति, स्वीकृत प्राप्त गर्न आवश्यक पर्ने कागजात   | सेवा सुविधा र अनुमति, स्वीकृति प्राप्त गर्न आवश्यक प्रक्रिया   | लाग्ने दस्तुर   | जिम्मवार अधिकारी र लाग्ने समय   | गुनासो सुन्ने अधिकारी  |
|---------|--|---|--|---|---|--|
| २       | सामुदायिक विद्यालय संचालन स्वीकृति       | <ul style="list-style-type: none"> <li>- गाउँपालिकाको शिक्षा नियमावलीको अनुसूची १ बमोजिम विद्यालय खोल्ने अनुमतिको लागि निवेदन</li> <li>- गुठि अन्तर्गत विद्यालय संचालन गर्ने भए शैक्षिक गुठीको विधानको प्रतिलिपि</li> <li>- जग्गा वा भवन भाडामा लिने भए कम्तिमा ५ वर्ष सम्मको लागि घर वा जग्गा धनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामा सम्बन्धि पत्र</li> <li>- प्रस्तावित विद्यालयको क्षेत्रको शैक्षिक नक्सा</li> <li>- सम्बन्धित वडा समितिको सिफारिस</li> </ul>  | <ul style="list-style-type: none"> <li>- निवेदन सहित तोकिएको कागजात हरु पेश गर्ने</li> <li>- स्थलगत जाँचबुझ पछी प्राप्त प्रतिवेदनको आधारमा शिक्षा समितिको सिफारिसमा गाउँ कार्यपालिकाको निर्णय बमोजिम गाउँसभामा अनुमति स्वीकृतिको लागि पेश हुने</li> </ul>  | निःशुल्क  | <ul style="list-style-type: none"> <li>- शिक्षा शाखा प्रमुख</li> <li>- प्रमुख प्रशासकीय अधिकृत</li> </ul> <p>लाग्ने समय : आगामी गाउँ सभा हुने समय सम्म</p>                              | <ul style="list-style-type: none"> <li>- गाउँपालिका अध्यक्ष</li> </ul> |
| ३       | सामुदायिक/संस्थागत विद्यालय कक्षा वृद्धि | <ul style="list-style-type: none"> <li>- विद्यालय कक्षा वृद्धिको लागि निवेदन</li> <li>- विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> </ul> <p>स्थानीय तहको नाममा चालु आ.व.को नवीकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र</p> <ul style="list-style-type: none"> <li>- नजिकका दुइ सामुदायिक विद्यालयको सहमति पत्र</li> <li>- सामुदायिक बाहेकका विद्यालयका हकमा चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद</li> <li>- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद</li> <li>- निरीक्षण प्रतिवेदन</li> </ul> | <ul style="list-style-type: none"> <li>- निवेदन सहित तोकिएको कागजात हरु पेश गर्ने</li> <li>- प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>- निवेदन दर्ता गर्ने</li> <li>- तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत निरीक्षण गरि प्रतिवेदन तयार गर्ने र गाउँ शिक्षा समितिको सिफारिसमा गाउँ कार्यपालिकाको बैठकमा पेश गर्ने।</li> </ul> | <ul style="list-style-type: none"> <li>- सामुदायिक विद्यालयको लागि निःशुल्क</li> <li>- संस्थागत विद्यालयको लागि नियमानुसार</li> </ul> | <ul style="list-style-type: none"> <li>- शिक्षा शाखा प्रमुख</li> <li>- प्रमुख प्रशासकीय अधिकृत</li> </ul> <p>लाग्ने समय: शिक्षा समिति र गाउँकार्यपालिकाको आगामी बैठक हुने अवधि सम्म</p> | <ul style="list-style-type: none"> <li>- गाउँपालिका अध्यक्ष</li> </ul> |
| ४       | निःशुल्क स्वास्थ्य उपचार सिफारिस         | <ul style="list-style-type: none"> <li>- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>- विपन्नता खुल्ने वडा कार्यालयको सिफारिस</li> <li>- गम्भीर प्रकृतिको रोग लागेको कागजात</li> </ul>  | <ul style="list-style-type: none"> <li>- निवेदन सहित तोकिएको कागजात हरु पेश गर्ने</li> <li>- प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>- निवेदन दर्ता गर्ने</li> <li>- स्थानीय तह सिफारिस समितिको निर्णय</li> <li>- चलानी गरि निवेदकलाई सिफारिस</li> </ul>   | निःशुल्क  | <ul style="list-style-type: none"> <li>- स्वास्थ्य/सामाजिक विकास शाखाका कर्मचारी</li> <li>- प्रमुख प्रशासकीय अधिकृत</li> </ul> <p>लाग्ने समय: सोहि दिन</p>                              | <ul style="list-style-type: none"> <li>- गाउँपालिका अध्यक्ष</li> </ul> |

| क्र.सं. | सेवा सुविधाको नाम                          | सेवा सुविधा लिन, अनुमति, स्वीकृत प्राप्त गर्न आवश्यक पर्ने कागजात  | सेवा सुविधा र अनुमति, स्वीकृति प्राप्त गर्न आवश्यक प्रक्रिया   | लाग्ने दस्तुर            | जिम्मवार अधिकारी र लाग्ने समय                               | गुनासो सुन्ने अधिकारी    |
|---------|--|--|--|--------------------------|---|--------------------------|
|         |  |  | उपलब्ध गराउने  |                          |   |                          |
| ५       | गैर सरकारी संघ संस्था दर्ता/नवीकरण सिफारिस | <ul style="list-style-type: none"> <li>- विधान वा नियमावली, निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>- संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरको रसिद</li> <li>- संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनि प्रमाण पुर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि</li> <li>- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पति कर तिरको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</li> </ul> | <ul style="list-style-type: none"> <li>-निवेदन सहित तोकिएको कागजात हरु पेश गर्ने</li> <li>-प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>- निवेदन दर्ता गर्ने</li> <li>- निवेदकले तोकिएको शुल्क बुझाउने</li> <li>- आवश्यक प्रक्रिया पुरा गरि सिफारिस पत्र/नवीकरण उपलब्ध गराउने ।</li> </ul>  | रु.५००/-                 | -सामाजिक विकास शाखा प्रमुख, लाग्ने समय: सोहि दिन            | -प्रमुख प्रशासकीय अधिकृत |
| ६       | मिलापत्र कागज/उजुरी दर्ता                  | <ul style="list-style-type: none"> <li>- मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन</li> <li>- सम्बन्धित व्यक्तिहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>- विषयसँग सम्बन्धित अन्य कागजातहरु</li> </ul>  | <ul style="list-style-type: none"> <li>-निवेदन सहित तोकिएको कागजात हरु पेश गर्ने</li> <li>-न्यायिक समितिको संयोजकले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>- निवेदन दर्ता गर्ने</li> <li>- निवेदकले तोकिएको शुल्क बुझाउने</li> <li>- तोकिएको कर्मचारीले न्यायिक समितिमा पेश गर्ने</li> <li>- न्यायिक समितिले दुवै पक्ष राखी बहस गरे पश्चात मिलापत्र कागज उपलब्ध गराउने</li> </ul> | रु१००/-                  | -न्यायिक समिति, लाग्ने समय: न्यायिक समितिको निर्णय अवधिसम्म | -गाउँपालिका उपाध्यक्ष    |
| ७       | "घ"वर्गको निर्माण व्यवसायी इजाजत पत्र      | <ul style="list-style-type: none"> <li>-उद्योग दर्ताको प्रमाण पत्र, पान दर्ताको प्रतिलिपि, चालु हालतमा रहेको मेसिन औजारको विवरण र खरिद गरेको बिल, मेसिन औजारको विमा, मेसिन औजार चालु हालतमा रहेको भनि मेकानिकल ई. बाट प्रमाणित गरेको कागज, सम्बन्धित फर्मको नाममा न्युनतम रु.एक लाखको बैंक ब्यालेन्स भएको</li> </ul>   | <ul style="list-style-type: none"> <li>-निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने</li> <li>- प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>- निवेदन पत्र दर्ता गर्ने</li> <li>- तोकिएको कर्मचारीले सिफारिस</li> </ul>  | -दर्ता शुल्क रु.१०,०००/- | -राजस्व शाखा प्रमुख<br>-प्रमुख प्रशासकीय अधिकृत             | -गाउँपालिका अध्यक्ष      |

| क्र.सं. | सेवा सुविधाको नाम                                 | सेवा सुविधा लिन, अनुमति, स्वीकृत प्राप्त गर्न आवश्यक पर्ने कागजात   | सेवा सुविधा र अनुमति, स्वीकृति प्राप्त गर्न आवश्यक प्रक्रिया   | लाग्ने दस्तुर              | जिम्मवार अधिकारी र लाग्ने समय                   | गुनासो सुन्ने अधिकारी    |
|---------|---|---|--|----------------------------|---|--------------------------|
|         |   | प्रमाण, पाँचौं तह वा सो सरहको ओभरसियर, लेखापाल र प्रशासन सहायक कर्मचारीहरुको नियुक्ति पत्रको प्रतिलिपि, निजहरुको शैक्षिक प्रमाण पत्रको प्रतिलिपि, निजहरुको मंजुरिनामा, फर्म रहने स्थानको घरजग्गाको लाल पुर्जा, सोको तिरो तिरेको रसिद, निवेदन, निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, फोटो। | समितिको बैठकमा पेश गर्ने<br>- सिफारिस समितिको निर्णय पश्चात इजाजत पत्र प्रदान गरिनेछ ।   |                            |   |                          |
| ८       | "घ"वर्गको निर्माण व्यवसायी इजाजत पत्रको नवीकरण    | - फर्मको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि, निवेदन, नवीकरण शुल्क बुझाएको रसिद(आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना भित्र नवीकरण गर्न आएमा जरिवाना लाग्ने छैन तत्पश्चात नवीकरण गर्न आएमा जरिवाना बापत थप दस्तुर रु.२०००/- सहित रु.३,०००/- लाग्ने छ )  | - प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने<br>- निवेदन पत्र दर्ता गर्ने<br>- तोकिएको कर्मचारीले आवश्यक प्रक्रिया पुरा गरि नविकरणका लागि प्रमुख प्रशासकीय अधिकृतलाई पेश गर्ने | -नवीकरण शुल्क रु.१,०००/-   | -राजस्व शाखा प्रमुख<br>-प्रमुख प्रशासकीय अधिकृत | - गाउँपालिका अध्यक्ष     |
| ९       | "घ"वर्गको निर्माण व्यवसायी इजाजत पत्रको प्रतिलिपि | -निवेदन, हराएको च्यातिएको वा नाशिएको प्रमाण पत्रको उपलब्ध भएसम्म छायाँ प्रति ।  | - प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने<br>- निवेदन पत्र दर्ता गर्ने<br>- तोकिएको कर्मचारीले आवश्यक प्रक्रिया पुरा गरि प्रतिलिपि उपलब्ध गर्ने                             | प्रतिलिपि शुल्क रु.१,०००/- | -राजस्व शाखा प्रमुख<br>-प्रमुख प्रशासकीय अधिकृत | - गाउँपालिका अध्यक्ष     |
| १०      | अपाङ्गता परिचयपत्र                                | - अपाङ्गता भएको व्यक्तिको जन्मदर्ता वा नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र<br>-मान्यता प्राप्त स्वास्थ्य संस्थाको चिकित्सकबाट अपाङ्गता प्रमाणित कागजात, पासपोर्ट साइजको २ प्रति फोटो  | - प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने<br>- निवेदन पत्र दर्ता गर्ने<br>- तोकिएको कर्मचारीले आवश्यक प्रक्रिया पुरा गरि परिचय पत्र उपलब्ध गराउने                           | निःशुल्क                   | -सामाजिक विकास शाखा प्रमुख                      | -प्रमुख प्रशासकीय अधिकृत |
| ११      | ज्येष्ठ नागरिक परिचयपत्र                          | -नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, पासपोर्ट साइजको २ प्रति फोटो   | - प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन पत्र दर्ता गर्ने   | निःशुल्क                   | -सामाजिक विकास शाखा प्रमुख                      | -प्रमुख प्रशासकीय अधिकृत |

| क्र.सं. | सेवा सुविधाको नाम | सेवा सुविधा लिन, अनुमति, स्वीकृत प्राप्त गर्न आवश्यक पर्ने कागजात  | सेवा सुविधा र अनुमति, स्वीकृति प्राप्त गर्न आवश्यक प्रक्रिया   | लाग्ने दस्तुर | जिम्मवार अधिकारी र लाग्ने समय   | गुनासो सुन्ने अधिकारी   |
|---------|-------------------|--|--|---------------|---|---|
|         |                   |  | - तोकिएको कर्मचारीले आवश्यक प्रक्रिया पुरा गरि परिचय पत्र उपलब्ध गराउने  |               |   |   |
| १२      | योजना सम्झौता     | <ul style="list-style-type: none"> <li>-उपभोत्ताहरुको वृहत भेला गरी / गराई उपभोत्ता समिति गठनको निर्णयको प्रतिलिपि</li> <li>-योजनाको प्राविधिक लगत स्टिमेट</li> <li>-सम्बन्धित बडा कार्यालयको सिफारिस</li> <li>-उपभोक्ता समितिको सदस्यहरुको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि</li> <li>-योजना सम्झौता गर्न जाने भनी गरिएको उपभोक्ता समितिको निर्णयको प्रतिलिपि</li> <li>-१ जना महिला सहित अध्यक्ष वा सचिव अनिवार्य उपस्थित भएको हुनुपर्ने</li> <li>-योजना सम्झौताको लागि निवेदन</li> <li>-मेशिनरी ओँजार, फर्निचर, सवारी साधन तथा अन्य यन्त्र उपकरण खरिद गर्नुपर्ने भए अनिवार्य ३ वटा कोटेसन</li> </ul> | <ul style="list-style-type: none"> <li>-तोकिएको कागजात संलग्न राखी योजना शाखामा निवेदन पेश गर्ने</li> <li>-सम्बन्धित शाखाका कर्मचारीले आवश्यक प्रक्रिया पुरा गरि योजना सम्झौता गराउने</li> </ul> | निःशुल्क      | <ul style="list-style-type: none"> <li>-योजना शाखा प्रमुख</li> <li>-प्राविधिक शाखा प्रमुख</li> <li>लाग्ने समय: सोहि दिन वा विवरण बुझ्नु पर्ने भए बढीमा ३ दिन</li> </ul> | <ul style="list-style-type: none"> <li>- प्रमुख प्रशासकीय अधिकृत</li> </ul> |

| क्र.सं. | सेवा सुविधाको नाम   | सेवा सुविधा लिन, अनुमति, स्वीकृत प्राप्त गर्न आवश्यक पर्ने कागजात  | सेवा सुविधा र अनुमति, स्वीकृति प्राप्त गर्न आवश्यक प्रक्रिया   | लाग्ने दस्तुर                            | जिम्मवार अधिकारी र लाग्ने समय  | गुनासो सुन्ने अधिकारी     |
|---------|---------------------|--|--|--|--|---------------------------|
| १३      | योजनाको भुक्तानी    | <ul style="list-style-type: none"> <li>-काम सम्पन्न भएको नापी किताब , कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता विल ।</li> <li>-काम सम्पन्न गरि भुक्तानीको लागि माग गर्ने भनी गरिएको निर्णयको प्रतिलिपि ।</li> <li>- भ्याट सहितको सम्पुर्ण विल भर्पाइ ।</li> <li>-योजनाको फोटो ।</li> <li>-अनुगमन समितिको निर्णयको प्रतिलिपि ।</li> <li>-सम्बन्धित वडाको सिफारिस ।</li> <li>-अध्यक्षको अनिवार्य उपस्थिति र समितिको छाप ।</li> </ul> | <ul style="list-style-type: none"> <li>- निवेदन सहित तोकिएको कागजपत्रहरू चेश गर्ने</li> </ul>                                  | निःशुल्क                                 | <ul style="list-style-type: none"> <li>-योजना शाखाका कर्मचारी</li> <li>-प्राविधिक शाखाका कर्मचारी</li> <li>-आर्थिक प्रशासन शाखाका कर्मचारी</li> <li>-लाग्ने समयः सोहि दिन</li> </ul> | प्रमुख प्रशासकीय अधिकृत   |
| १४      | रनिङ विल भुक्तानी   | <ul style="list-style-type: none"> <li>-सम्बन्धित उपभोक्ता समितिको अध्यक्षको निवेदन</li> <li>-सम्बन्धित उपभोक्ता समितिको निर्णय प्रति</li> <li>-कार्य प्रगति मुल्यांकन (कार्यालयले तयार गर्ने )</li> </ul>   | <ul style="list-style-type: none"> <li>- निवेदन सहित तोकिएको कागजपत्रहरू चेश गर्ने</li> </ul>                                  | निःशुल्क                                 | <ul style="list-style-type: none"> <li>-योजना/ प्राविधिक /आर्थिक -प्रशासन शाखा</li> <li>लाग्ने समयः सोहि दिन</li> </ul>  | - प्रमुख प्रशासकीय अधिकृत |
| १५      | सूचना माग           | <ul style="list-style-type: none"> <li>- मौखिक वा सुचनाको हक सम्बन्ध ऐन, २०६४ को दफा ३ र ७ बमोजिम तोकिएको ढाँचामा निवेदन दिने</li> </ul>   | <ul style="list-style-type: none"> <li>-तोकिएको ढाँचामा सूचना अधिकारीलाई निवेदन पेश गर्ने</li> </ul>                           | सूचनाको हक सम्बन्ध नियमावली, २०६५ अनुसार | <ul style="list-style-type: none"> <li>-सूचना अधिकारि</li> <li>-सोहि दिन वा सूचनाको प्रकृति अनुसार १५ दिन</li> </ul>   | - प्रमुख प्रशासकीय अधिकृत |
| १६      | सहकारी संस्था दर्ता | <ul style="list-style-type: none"> <li>-सहकारी संस्थाको प्रस्तावित विनियम २ प्रति</li> <li>-सहकारी संस्था संचालकको सम्भाव्यता अध्ययन प्रतिवेदन</li> </ul>  | <ul style="list-style-type: none"> <li>-निवेदन सहित तोकिएको कागजातहरू चेश गर्ने</li> <li>-निवेदन दिएको १५ दिन भित्र</li> </ul> | गा.पा.को सहकारी ऐन अनुसार                | <ul style="list-style-type: none"> <li>-सामाजिक विकास शाखाका कर्मचारी</li> <li>-प्रमुख प्रशासकीय</li> </ul>  | -गाउँपालिका अध्यक्ष       |

| क्र.सं. | सेवा सुविधाको नाम   | सेवा सुविधा लिन, अनुमति, स्वीकृत प्राप्त गर्न आवश्यक पर्ने कागजात  | सेवा सुविधा र अनुमति, स्वीकृति प्राप्त गर्न आवश्यक प्रक्रिया                            | लाग्ने दस्तुर             | जिम्मवार अधिकारी र लाग्ने समय  | गुनासो सुन्ने अधिकारी    |
|---------|---|--|---|---------------------------|--|--------------------------|
|         |   | -सदस्यता लिन स्वीकार गरेको शेयर सदस्यहरूको फोटो सहित तीन पुस्ते विवरण<br>-शेयर बापत प्राप्त रकम लिएको भर्पाइ   |   |                           | अधिकृत   |                          |
| १७      | आर्थिक सहायता, प्राकृतिक प्रकोप राहत, संस्थागत अनुदान सहयोग | -माग गरेको व्यहोरा सहितको निवेदन<br>-औचित्य पुष्टि हुने आधार प्रमाण तथा फोटो हरु<br>-प्राकृतिक प्रकोप सहायताको लागि वडाको सिफारिस र प्रहरी मुचुलुका  | -निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने  | नि:शुल्क                  | - प्रमुख प्रशासकीय अधिकृत<br>- सामाजिक विकास शाखा प्रमुख<br>- जिन्सी शाखा प्रमुख<br>- आर्थिक प्रशासन शाखा प्रमुख | -गाउँपालिका अध्यक्ष      |
| १८      | पशु तथा कृषि समुह दर्ता                                     | - कृषि/ पशु समुहको विधान ३ प्रति<br>- कृषि हक समुहको विवरण फाराम ३ प्रति<br>- हित कोष रकम फाराम ३ प्रति<br>- समुहको सदस्यहरूको ना.प्र.प्र.को प्रतिलिपि<br>- समूह दर्ताको लागि समूह ६ महिना अघि दर्ता भएको हुनुपर्ने<br>- समुहको माइन्युटको प्रतिलिपि<br>- वडाको सिफारिस<br>- समुहका अध्यक्ष, कोषाध्यक्ष र सचिवको एक/एक प्रति ना.प्र.प्र.को प्रतिलिपि<br>- समुहको वार्षिक कार्य योजना<br>- लेखा परिक्षण प्रतिवेदन | -निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने, सोहि दिन                                      | गा.पा.को आर्थिक ऐन अनुसार | -कृषि/पशु शाखा प्रमुख  | -प्रमुख प्रशासकीय अधिकृत |
| १९      | एफ.एम. संचालन अनुमति  | -गाउँपालिकाको एम.एम. रेडियो (संचालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ अनुसार अनुसूची २ बमोजिमको ढाँचामा निवेदन भरी पेश गर्ने<br>-आर्थिक, प्राविधिक तथा व्यवसायिक पक्षमा विस्तृत अध्ययन गरि तयार गरेको प्रतिवेदन  | -तोकिएको कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सूचना प्रविधि शाखामा निवेदन दिने | गाउँसभाले तोके बमोजिम     | -सूचना प्रविधि शाखा<br>-प्रमुख प्रशासकीय अधिकृत  | -गाउँपालिका अध्यक्ष      |

| क्र.सं.  | सेवा सुविधाको नाम           | सेवा सुविधा लिन, अनुमति, स्वीकृत प्राप्त गर्न आवश्यक पर्ने कागजात  | सेवा सुविधा र अनुमति, स्वीकृति प्राप्त गर्न आवश्यक प्रक्रिया                            | लाग्ने दस्तुर          | जिम्मवार अधिकारी र लाग्ने समय                   | गुनासो सुन्ने अधिकारी |
|--|-----------------------------|--|---|------------------------|---|-----------------------|
|  |                             | -प्रसारण संस्था दर्ताको प्रमाणपत्रस सम्बन्धी विधान<br>तथा संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि<br>-दस्तुर तिरेको रसिद |   |                        |   |                       |
| २०   | एफ.एम. संचालन अनुमति नविकरण | -एफ.एम. रेडियोको इजाजतपत्र प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नु पर्ने छ<br>-अधिल्लो आर्थिक वर्षको शुल्क बुझाएको प्रमाणपत्र      | -तोकिएको कागजात संलग्न राखी अनुसूची-३ बमोजिमको ढाँचामा सूचना प्रविधि शाखामा निवेदन दिने | गाउँ सभाले तोके बमोजिम | -सूचना प्रविधि शाखा<br>-प्रमुख प्रशासकीय अधिकृत | -गाउँपालिका अध्यक्ष   |
| यस बडापत्रमा उल्लेख हुन छुटेका विषयहरू प्रचलित कानुन बमोजिम हुनेछ। |                             |  |   |                        |   |                       |

### सेवाग्राही एवं नागरिकहरूसँग कार्यालयको अपेक्षा :

- कर्मचारी एवं अन्य सबैसँग असल, सभ्य, मर्यादित व्यवहार साथै शिष्ट र नम्र बोलीबचन हुनेछ
- कार्यालय परिसरमा फोहोर नगर्ने साथै सरसफाई कायम राख्न सहयोग गर्नुहुनेछ
- मर्यादित र शान्त वातावरण कायम राख्न सहयोग गर्नुहुनेछ, कामकारबाहीमा बाधा पुग्ने गरि भिडभाड गर्नुहुनेछैन
- कानुन मुताविक हुने बाहेकका कामकारबाहीका लागि दवाव दिने एवं सेवा बापत लाग्ने भन्दा बढी या कम रकम दिने जस्ता कार्य गर्नुहुने छैन
- धुम्रपान तथा मध्यपान गरि कार्यालय परिसरमा प्रवेश गर्नुहुने छैन
- कार्यालयबाट प्राप्त हुने सेवा प्राप्त गर्दा विधि र प्रक्रिया पुरा गरि आफ्नो पालो पर्खाइ धैर्यताको प्रदर्शन गर्नुहुनेछ
- सेवा प्राप्त गर्न कार्यालय प्रवेश गर्दा आफ्नो परिचय खुल्ने कागजपत्र लिई प्रवेश गर्नुहुनेछ
- कार्यालयको काम कारबाहीका सन्दर्भमा गुनासो भए उजुरी पेटिका वा गुनासो सुन्ने अधिकारी समक्ष राख्नुहुनेछ
- कार्यालय प्रवेश गर्दा विना हातहतियार प्रवेश गर्ने साथै शान्ति सुरक्षामा आँच आउने कुनै कम गर्नुहुनेछैन।